



## ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल



ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल  
**TRANSPARENCY INTERNATIONAL NEPAL**  
षष्टाचार विरुद्धको सङ्घर्ष The Coalition Against Corruption

### प्रेष विज्ञप्ति

मिति: २०७७/०१/०९

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा जारी अपील

### कोभिड-१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस्

अहिले सारा विश्व कोभिड-१९ संक्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीबाट २४ लाखभन्दा बढी संक्रमित भई १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यसको रोकथामको लागि धेरै मानिसहरु आइसोलेशन, क्वारेन्टाइन वा उपचारको क्रममा छन् । सामाजिक दूरी बढाउन संसारभरि नै विभिन्न देशहरुले लकडाउन गरी आवात-जावत, उडान र सीमामा बन्देज लगाएको अवस्था रहेको छ । विपद्को यस विषम परिस्थितिमा नेपालमा संक्रमणको सम्भावना कम गर्न सरकारद्वारा करिब ५ हप्ताको राष्ट्रव्यापी लकडाउन चरणवद्धरूपमा वैशाख १५ गतेसम्म लागू गरिएको छ । आवश्यक सावधानी अपनाउने, घरमै बस्ने, विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र शंका लागेकालाई परीक्षण गर्नेजस्ता काम केन्द्र, प्रदेश र स्थानीय सरकारबाट सुरु गरिएको छ । लकडाउनको समयमा संक्रमण कम गर्न सबैले सरकारलाई सहयोग गर्ने क्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी र सहयोगी सक्रिय रहेका छन् ।

कोभिड-१९ सम्बन्धी तिनै तहका सरकारबाट भइरहेका र अब हुने विपद् व्यवस्थापनका कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस् भन्ने हेतुले भ्रष्टाचार विरुद्ध सक्रिय ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि यो १० बुँदे अपील जारी गरिएको छ :

१. कोभिड-१९ सँग सम्बन्धित प्रयास र कार्ययोजना थप प्रभावकारी बनाउन सामूहिक र क्षेत्रगत प्रयास जरुरी छ । विषयगत विशेषज्ञहरु सम्मिलित समितिहरुबाट यस विपद् व्यवस्थापनका चरणवद्ध कार्ययोजना निर्माण गरी लागू गरिनु आवश्यक छ ।
२. कोभिड-१९ संक्रमण रोक्ने केन्द्र, प्रदेश र स्थानीय सरकारका राष्ट्रिय, प्रादेशिक र स्थानीय कार्ययोजनामा भ्रष्टाचार र अनियमितता हुनबाट रोक्ने र भएको खण्डमा कडा कारवाही गर्न जरुरी छ ।
३. कोभिड-१९ रोकथाम गर्ने केन्द्र, प्रदेश र स्थानीय सरकार र तीनका निकायहरुको समन्वयात्मक कार्यमा जवाफदेहिता बढाउन जरुरी छ ।
४. कोभिड-१९ संक्रमण रोक्न तिनै तहको सरकारबाट विनियोजित बजेट र संकलित रकमका साथै तिनको प्रयोग एवं खर्चको विवरण सर्वसाधारणका लागि पारदर्शी बनाइनु पर्दछ ।
५. कोभिड-१९ रोकथामसम्बन्धी उपकरण, सामाग्री तथा औषधि सार्वजनिक खरिद प्रक्रिया र ऐन-कानूनबमोजिम तोकिएका, जिम्मेवार तथा विशिष्टकृत निकायबाट किफायतीरूपमा गरिनुपर्दछ ।
६. सरकार र संघ-संस्थाहरुभित्रैबाट कोभिड-१९ सम्बन्धी कार्यलाई पारदर्शी बनाउने वा अनियमितताबारे जानकारी दिने कर्मचारी वा अन्यलाई कारवाही नहुने व्यवस्था सुनिश्चित गरिनुपर्दछ ।
७. कोभिड-१९ सम्बन्धी काम-कारवाहीबारे सूचना माग्न पाउने नागरिकको हक सरकारद्वारा सम्मान गरिनुपर्दछ ।
८. कोभिड-१९ नियन्त्रण सहयोगी औषधि, मास्क, स्यानिटाइजर, साबुन, चस्मा, प्रोटेक्टिभ लुगा, भेन्टिलेटर आदि सरकारबाट तोकिएका स्वास्थ्य संस्थामा यथाशिघ्र उपलब्ध गराइनु पर्दछ ।
९. सरकारीस्तरबाट हुने कोभिड-१९ को रोकथाम र नियन्त्रणसम्बन्धी सबै प्रकारका विपद् व्यवस्थापनका प्रयासमा मानवअधिकार र जनचाहनालाई केन्द्रविन्दु बनाइनु पर्दछ ।
१०. कोभिड-१९ सम्बन्धी सरकारी प्रयास र कार्यमाथि संसद्द्वारा सक्रियरूपमा निर्देशन, अनुगमन र सुपरिवेक्षण गरिनुपर्दछ ।

मुकुन्द बहादुर प्रधान, महासचिव

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल

FOR CORRUPTION COMPLAINT: HOTLINE- 1660-01-22-211 SMS 9843241909, Email: complain@tinepal.org